

## योएलको पुस्तक

सलहहस्ले देशलाई उजाड पारे

1 पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्‍यो:

2 हे अगुवाहरू हो, यो वचन सुन!

हे यो देशका सबै बासिन्दाहरू हो! तिमीहरू मेरो कुरामा ध्यानदेऊ।  
के तिमीहरूको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन!  
के तिमीहरूका पिता-पुर्खाहरूको समयमा कहिले यस्तो घटना घटेको थियो?  
होइन!

3 तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ,  
अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउने छन्।  
तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।

4 जे कुरो काट्ने सलहहस्ले छोडेका थिए,  
सबै बगाले सलहहस्ले खाए।  
अनि जेकुरा बगाले सलहहस्ले छोडेका थिए,  
ती सबै उफ्रने सलहहस्ले खाए।  
जे उफ्रने सलहहस्ले छोडेका थिए,  
ती सबै विनासकारी झुसुले सलहहस्ले खाए।

सलहहस् आइपुग्न थाले

5 हे मतवालाहरू! जाग अनि रोऊ!  
तिमीहरू सबै दाखरस पिउनेहरू हो! जोडसित रोऊ।  
किनभने तिमीहरूको मिठो दाखरस अब छैन।  
अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।  
6 एउटा ठुलो अनी शक्तीशाली जातिले  
मेरो देशलाई आक्रमण गरेका छन्।\*

\* 1:6: एउटा ... गरेका छन् सम्भवत सलहहस्ले विनाश गरे झैं। (हनु सक्छ योएलले यहाँ शत्रुको सेनाहरूको कुरा गरिरहेका छन्।)

तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।  
तिनहरूका दाहाहरू सिंहीनीका जस्तै छन्।

7 ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।  
दाखको बारी ओइलायो त्यसपछि मर्यौं।  
ती मनीसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।  
बोटको बोक्रा समेत उप्काई नभएको नाङ्गो पारेर फालिदिए।

मानिसहरू रून्छन्

8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।  
जसले लोग्नेको निम्ति भाङ्ग्रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह  
हुनुभन्दा पहिला नै मरिएको छ।

9 पूजाहारीहरू परमप्रभुका सेवकहरू रोकु।  
किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।

10 खेत उजाड पारीएकोछ।  
यहाँ सम्म कि खेत पनि रूँदैछ।  
किनभने अन्नहरू सबै नष्ट भयो  
नयाँ दाखरस सुखखा भयो  
अनि भद्राक्षेको तेल पनि समाप्त भयो।

11 हे किसानहरू! निरास हौ।  
हे दाखवरीका किसानहरू अच्काली विलाप गर!  
गहूँ र जौको निम्ति विलाप गर  
किनकि खेतको फसलहरू नष्ट भएकोछ।

12 दाखको बोट सुकाइयो  
अनि नेभाराको बोट ओइलाएकोछ।  
अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।  
बारिका सबै रूखहरू सुकेका छन्।  
मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।

13 हे पूजाहारीहरू! भाङ्ग्रा लगाऊ अनि साँहै विलाप गर।  
हे वेदीका सेवकहरू हो! विलाप गर।  
हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत।  
किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

### सलहहस्द्वारा डरलागदो विनाश

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहस्लाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहस्लाई भेला गराऊ। उनीहस्लाई परमप्रभु तिमीहस्का परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।

16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र हर्ष हराएर गयो।

17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिस्वा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।

18 हाम्रा पशुहरू भोकले कराइरहेकाछन्। हाम्रा गाई गोस्का बथान यता-उता छरपष्ट भए। तिनीहस्ले घाँस खान पाउँदैनन्। भेडाहरू पनि मरिरहेका छन्।

19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मरुभूमि बनाइदियो। मैदानका सबै स्खहरू आगोको ज्वालाले जलाई दिए।

20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदानलाई मरुभूमि बनाई दियो।

## 2

### परमप्रभुको आउने समय

1 सियोनमा तुरही फुक,

मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ।

ती सबै मानिसहस्लाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्?

परमप्रभुको विशेष दिन आउँदैछ।

परमप्रभुको विशेष दिन नजिकै छ।

2 त्यो दिन अन्धकार उदासी दिन हुनेछ।

त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ।

तिमीहरू विशाल र शक्तिशाली मानिसहरू पर्वतमा अन्धकार झैं फैलिँदै गरेको देख्ने छौ।

तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू  
पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन्  
अनि न त भबिष्यमा यस्तो हुनेछ।

3 तिनीहरूको अघाडी आगोले भष्म पाछै। तिनीहरूको पछाडी आगोको ज्वाला  
दन्कन्छ।

भूमी मानिसको सामुने अदनको बगैँचा झैं हुनेछ  
अनि मानिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ।  
त्यहाँ केही पनि रहने छैन।

4 सलहरू घोडा जस्तै देखिन्छन्  
अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।

5 तिनीहरूलाई सुन!  
तिनीहरूको ध्वनि युद्धको समयमा  
रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ।  
त्यो आवज भुस जलेर निस्केको  
आगोको ज्वाला जस्तै छ।  
एक हुल शक्तिशाली मानिसहरू  
युद्धका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

6 मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्।  
तिनीहरू को अनुहार डरले पहुँलो हुन्छ।\*

7 तिनीहरू योद्धाहरू झैं दगुर्छन्।  
तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्।  
प्रत्येक मानिस सोझो अघाडी बढ्छन्।  
तिनीहरू पंक्ति नबिगारी हिँड्छन्।†

8 उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्।  
प्रत्येक सेना आफ्नो बाटोमा हिँड्छन्।  
यदि कुनै सेनालाई चोट लागेर लडे पनि  
अरु सेनाहरू अघि बढि रहन्छन्।

9 तिनीहरू कुदेर शहरमा पसेछन्

\* 2:6: मानिसहरू ... हुन्छ यो पद हिब्रूमा अनिश्चित छ। † 2:7: तिनीहरू ... हिँड्छन् यो पद हिब्रूमा अनिश्चित छ।

अनी चाँडै पर्खाल माथि कुद्रेछन्।  
 तिनीहरू घरमाथि चढछन्  
 अनि झ्यालबाट चोरहरू जस्तै भित्र पर्छन्।  
 10 तिनीहरूको अगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ।  
 सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ।  
 11 परमप्रभुले आफ्नो सेनाहरूलाई ठुलो स्वरले बोलाउनु हुन्छ।  
 उहाँको छाउनी अत्यन्त विशाल छ।  
 ती जसले परमप्रभुको आज्ञा पालन गर्छन्  
 तिनीहरू धेरैल संख्यामा छन्।  
 परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ।  
 यो कसले सहन सक्छ र?

परमप्रभुले मानिसलाई परिवर्तन हुनु भन्नुहुन्छ  
 12 परमप्रभु भन्नु हुन्छ:  
 “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले  
 उपवास बसेर रूँदै र शोक गर्दै  
 म तिर फर्क ।  
 13 लुगा होइन, तिमीहरू को हृदय फटएर रोज।”‡  
 परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।  
 उहाँ दयालु अनि करुणामय हुनुहुन्छ।  
 उहाँ चाँडै रिसाउनु हुन्न।  
 उहाँ को प्रेम महान छ,  
 दण्ड दिने बिषयमा उहाँले  
 जो निर्णय लिनु भएको छ  
 त्यो उहाँले परिवर्तन गर्न सक्नु हुन्छ।  
 14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बदलीन सक्नु हुन्छ।  
 यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।  
 अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई  
 अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

‡ 2:13: लुगा होइन ... हृदय फटएर आफ्नो दुःख प्रकट गर्न मानिसहरू आफ्ना लुगा च्यात्थे। यहाँ परमेश्वरले चाहानु हुन्छ कि मानिसहरूले गरेका दुष्ट कामको बारेमा तिनीहरू साँचो रितले दुःखीत होउन्।

परमप्रभुलाई प्रार्थना गर

- 15 सियोनमा तुरहि फुक,  
महा-पबित्र सभा बोलाऊ।  
उपवासको विशेष समयलाई बोलाऊ।
- 16 मानिसलाई भेला गर।  
त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ।  
तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर।  
त्यो दुधे-बालकलाई पनि लिएर आऊ,  
नयाँ दुलहा-दुलहीलाई  
सिधै तिनीहरूको कोठाबाट बोलाऊ।

- 17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू  
मन्दिरको दलान वेदीको बिचमा रहनु।  
तिनीहरूले भनुनु, “हे परमप्रभु तपाईंका मानिहरूलाई दया देखाउनुहोस्।  
तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्।  
तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्।  
तपाईंले अन्य देशहरूलाई हाँसै भन्ने अवसर नदिनुहोस्,  
‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’ ”

परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ

- 18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।  
उहाँ आफ्ना मानिसहरूमाथि कर्णामय हुनुभयो।
- 19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।  
उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु।  
तिमिहरूका निम्ति प्रशस्त हुनेछ।  
म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
- 20 त्यहाँ आएका उत्तरवासीहरूलाई<sup>§</sup> तिमीहरूको देशबाट हटाइदिनेछु।  
उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,  
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,  
अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।

§ 2:20: उत्तरवासीहरूलाई बाबेल सेना यहूदामा आक्रमण गर्न उत्तर दिशाबाट आउँथे। अस्त्राष्ट्रहरूबाट सेनाहरू इस्राएलको दक्षिण र पुर्वका सेनाहरू यहूदा र इस्राएललाई आक्रमण गर्न यस दिसाबाट आउँथे।

उनीहस्ले यस्तो घृणित कर्म गरेका छन्,  
 उनीहस्सडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहस्को नराम्रो गन्ध उँभो जानेछ।  
 तिनीहस्ले धेरै धिनलाग्दा कामहरु गरेका छन्।”

फेरि देशलाई नयाँ बनाईने छ

21 हे देश नडरा!

तँ खुशि भएर रमाइलो गर,  
 किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।

22 हे जङ्गलका पशुहरु! नडराऊ,

बनको उजाड खर्कमा हरियाली आउँनेछ।

रूखहस्ले फलदिन थाल्नेछन्।

नेभाराको बोटहरु र दाखको बोटहस्ले प्रशस्त फल दिनेछ।

23 हे सियोनका मानिसहरु! खुशीहोऊ।

परमप्रभु, तिमीहस्का परमेश्वरसँग रमाऊ।

किनभने उहाँले तिमीहस्लाई राम्रो गर्नुहुनेछ।

उहाँले तिमीहस्लाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई  
 दिनुहुन्छ।

24 अब खलाहरु गहुँले भरिपूर्ण हुनेछन्।

अनि दाख-कुण्डहरु नयाँ दाखरस र तेलले भरिनेछन्।

25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहस्को बिस्मृमा पठाएको थिएँ।

ती काट्ने सलहरु, ती बगाले सलहरु

अनि उफ्रने सलहरुले तिम्रा सबै अन्नहरु खाईदिए।

तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।

तिमीहरु फेरि भरिभराऊ हुनेछौ।

26 फेरि तिमीहस्सँग प्रशस्त खानेकुरा हुनेछ।

तिमीहरु सन्तुष्ट हुनेछौ र तिमीहस्ले परमप्रभु

तिमीहस्का परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।

उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।

अब मेरो मानिसहरु कहिल्यै लज्जित हुनेछैनन्।

27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।

अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहस्को परमेश्वर हुँ  
र म वाहेक अर्को कुनै परमेश्वर छैन।  
मेरा प्रजाहरु फेरि कहिल्यै लज्जित हुनेछैनन्।”

परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ

28 “त्यसपछि,

म तिमीहरु सबै माथि मेरो आत्मा खन्याउनेछु।

तिमीहस्का छोरा-छोरीहरुले अगमवाणी गर्नेछन्।

तिमीहस्का बूढा मानिसहरु स्वप्न-दर्शी हुनेछन्।

तिनीहस्का जवानले दर्शन देखेछन्।\*\*

29 त्यस समय म आफ्ना आत्मा मेरा दास

र दासीहस्माथि खन्याउनेछु।

30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।

त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।

31 सूर्य अँध्यारोमा बदल्नेछ।

चन्द्रमाको रंग रगतमा बदल्नेछ।

अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।

32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्थ उसलाई बचाइनेछ।

किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र  
यरूशलेममा हुनेछन्।

यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ।

बाँचेहस्को बिचमा तिनीहरु हुनेछन्

जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

### 3

यहूदाको शत्रुहस्लाई सजाय दिईनेछ

1 “हो, ती दिनहस्मा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त  
पार्नेछु अनि देशबाट निर्वासितहस्लाई फर्काएर ल्याउनेछु।\* ”

\*\* 2:28: पद 28 हिब्रूमा यो पद अध्याय 31 हो। \* 3:1: पद 1 हिब्रूमा यो पद अध्याय 41 हो।



2 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेसीमा भेला पाछु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्र बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।

3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिष्टा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनि एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।

4 “हे सोर र सिदोन, पलिशतीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरूको वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु।

5 तिमीहरूले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिग्रो आफ्नो मन्दिरमा राख्यौ।

6 “तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिमीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्।

7 तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठाए। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्नु त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।

8 म तिमीहरूका छोरा-छोरीहरूलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।

### युद्धको निम्ति तयार होऊ

9 जाति-जातिहरूलाई यो बताई देऊ,

युद्धकोलागि तयारिबस!

सुरबिरहरूलाई बोलाऊ,

सम्पूर्ण योद्धाहरूलाई भेलागर।

उनीहरूलाई जगाऊ!

10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ।

हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ।

त्यो कमजोर मानिसले भनुनु,

“म एउटा योद्धा हुँ!”

- 11 हे सबै देशका जातिहरू!  
छिटो गर! त्यहाँ भेला होऊ।  
हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।
- 12 हे देशबासीहरू, उठ!  
यहोशापातको बेसीमा आऊ!  
म त्यही बसेर  
सबै जातिहरूको न्याय गर्नेछु।
- 13 तिमी हँसिया लिएर आऊ!  
किनकि फसल काट्ने समय भईसकेको छ।  
आऊ! दाखहरू कुल्च,  
किनकि दाखको घडा भरिसकेको छ।  
घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ।  
किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।
- 14 निर्णय गरिने बेसीमा मानिसको धुरो छ,  
किनकि फैसला गर्ने बेसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
- 15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्।  
ताराहरू चम्कने छैनन्।
- 16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ।  
उहाँ यरूशलेमबाट गर्जनु हुनेछ।  
आकाश र पृथ्वी थरथर काँप्ने छ,  
तर परमप्रभु उहाँका मानिसहरूका निम्तिशरणस्थान हुनुहुनेछ।  
एउटा सुरक्षित स्थान इम्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
- 17 “त्यस समय तिमीहरूले जान्नेछौ की  
म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।  
म सियोनमा बस्छु, जुन चाँहि मेरो पवित्र पर्वत हो।  
यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”
- यहूदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा
- 18 “त्यसदिन मिठो दाखरस पहाडहस्मा चुहिनेछ।  
डाँडाहरूबाट दुधको नदी बग्नेछ।

- यहदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ।  
 परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर  
 सित्तिमको बेसीलाई भिजाउने छ।  
 19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ।  
 किनकि तिनीहरू यहदाका मानिसहरू प्रति निष्ठुर थिए।  
 तिनीहरूले तिनीहरूकै देशको  
 निर्दोष मानिसको हत्या गरेका छन्।  
 20 यहदाका मानिसहरू सदा-सर्वदा रहनेछन्  
 अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थान हुनेछ।  
 21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे।  
 यसकारण म उनीहरूलाई सजाय दिनेछु।”

किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।

# **The Holy Bible, Easy Reading Version, in Nepali**

## **The Holy Bible, Easy Reading Version, in Nepali**

copyright © 1999-2010 World Bible Translation Center

Language: नेपाली (Nepali)

Translation by: World Bible Translation Center

License Agreement for Bible Texts World Bible Translation Center Last Updated: September 21, 2006 Copyright © 2006 by World Bible Translation Center All rights reserved. These Scriptures: • Are copyrighted by World Bible Translation Center. • Are not public domain. • May not be altered or modified in any form. • May not be sold or offered for sale in any form. • May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online ad space). • May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included. • May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation. Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at [distribution@wbtc.com](mailto:distribution@wbtc.com). World Bible Translation Center P.O. Box 820648 Fort Worth, Texas 76182, USA Telephone: 1-817-595-1664 Toll-Free in US: 1-888-54-BIBLE E-mail:

info@wbtc.com WBTC's web site – World Bible Translation Center's web  
site: <http://www.wbtc.org>

2013-11-06

---

PDF generated using Haiola and XeLaTeX on 18 Apr 2025 from source files  
dated 31 Aug 2023

b97457b2-4647-5831-87bb-3e3be577369a